

## 4. ऐच्छिक नेपाली

### Course Content

- खण्ड (क) नेपाली कविता** अङ्क - ३०, पाठ्यभार - ४५
१. कविताको परिचय (परिभाषा र तत्त्वहरू)
  २. नेपाली कविताको विकासक्रम (प्रमुख चरण र प्रवृत्ति)
  ३. निर्धारित कविहरूको परिचय र तिनका कविताहरूको सामान्य विवेचना र विशिष्ट पत्तिहरूको व्याख्या
    - क. भानुभक्त आचार्य
    - ख. मोतीराम भट्ट
    - ग. लेखनाथ पौड्याल
    - घ. धरणीधर कोइराला
    - ड. बालकृष्ण सम
    - च. लक्ष्मीप्रसाद देवकोटा
    - छ. सिद्धिचरण श्रेष्ठ
    - ज. गोपालप्रसाद रिमाल
    - झ. माधवप्रसाद घिमिरे
    - ञ. केदारमान व्यथित
    - ठ. अगमसिंह गिरी
    - ठ. भूपी शेरचन
    - ड. विजय मल्ल
    - ठ. मोहन कोइराला
    - ण. भरतराज पन्त
    - त. हरिभक्त कटुवाल
    - थ. दिनेश अधिकारी

### खण्ड (ख) नेपाली खण्डकाव्य

अङ्क - २० पाठ्यभार:- ३०

१. खण्डकाव्यको परिचय
२. खण्डकाव्यकार लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे र सिद्धिचरण श्रेष्ठ
३. विभिन्न कोणबाट मुनामुदन, राष्ट्रनिर्माता र आँसु खण्डकाव्यको विवेचना
४. उल्लिखित खण्डकाव्यहरूका मार्मिक पत्तिहरूको व्याख्या

### खण्ड (ग) नेपाली नाटक

अङ्क - २० पाठ्यभार ३०

१. नाटकको परिचय (परिभाषा र तत्त्वहरू)
२. नेपाली नाटकको विकासक्रम (प्रमुख चरण र प्रवृत्तिहरू)
३. नाटककार बालकृष्ण सम, भीमनिधि तिवारी र विजय मल्ल तथा उनका विशेषता
४. विभिन्न कोणबाट मुकुन्द-इन्दिरा, माटाको माया र कोही किन बर्बाद होस् नाटकको विवेचना
५. उल्लिखित नाटकहरूका मार्मिक पत्तिहरूको व्याख्या

### खण्ड (घ) नेपाली एकाझी

अङ्क - २० पाठ्यभार ३०

१. एकाझीको परिचय (परिभाषा र तत्त्वहरू)
२. निर्धारित एकाझीकारहरू र उनका विशेषता
३. विभिन्न कोणबाट निम्नलिखित एकाझीहरूको विवेचना
  - (क) हृदयचन्द्रसिंह प्रधान
  - (ख) गोविन्दबहादुर मल्ल (गोठाले)
  - (ग) फणीन्द्रराज खेताला
  - (घ) मनवहादुर मुखिया

खैरांती मास्टर

म कसरी हार्दु ?

फ्यूज गएको इज्जत

बँध्यारोमा बाँच्नेहरू

४. उल्लिखित एकाङ्कीहरूका मार्मिक पंक्तिहरूकी व्याख्या  
 खण्ड (ङ) नेपाली साहित्यको इतिहास      अड्क - १० पाठ्यभार १५
१. नेपाली साहित्यको काल विभाजन (सामान्य परिचयमात्र)  
 २. प्राथमिक कालको चिनारी (प्रमुख धाराका विशेषतासमेत)  
 ३. माध्यमिक कालको चिनारी (प्रमुख धाराका विशेषतासमेत)  
 ४. आधुनिक कालको चिनारी (प्रमुख धारा र तिनका विशेषता)

## MODEL QUESTION

[HSEB Examination 2072 (2015)]

समय:- ३ घण्टा

पूर्णाङ्क:- १००

उत्तीर्णाङ्क:- ३५

समूह 'क'

- कुनै तीन प्रश्नको उत्तर दिनु होस्:      ३x१०=३०
१. आधुनिक नेपाली कविताको स्वच्छतावादी धाराका मुख्य विशेषताहरू केलाउनु होस्।  
 (कविता खण्डबाट)
२. 'छोरीलाई मानवित्र पढाउदा' कविताको मुख्य भाव के हो ? चर्चा गर्नु होस्।  
 (कविता खण्डबाट)
३. 'नवयुवक' कवितामा राष्ट्रनिर्माणका लागि युवाहरूलाई के कस्तो आह्वान गरिएको छ ?  
 चर्चा गर्नु होस्।  
 (कविता खण्डबाट)
४. सप्रसङ्ग व्याख्या गर्नु होस्:  
 जिउदै मन्याको भनि नाम् छ कस्तो ?  
 उच्चम् विना वित्तछ काल जस्तो।  
 (कविता खण्डबाट)

समूह 'ख'

- कुनै दुई प्रश्नको उत्तर दिनु होस्:      २x१०=२०
५. 'आँसु' खण्डकाव्यका मुख्यमुख्य विशेषता के-के हन् ?  
 (खण्डकाव्य खण्डबाट)
६. लझ्मोप्रसाद देवकोटाका खण्डकाव्यगत प्रवृत्तिहरूको चर्चा गर्नु होस्।  
 (खण्डकाव्य खण्डबाट)
७. सप्रसङ्ग व्याख्या गर्नु होस्:  
 मानिस ठुलो दिलले हुन्दै जातले हुैदैन।  
 (खण्डकाव्य खण्डबाट)

समूह 'ग'

- कुनै दुई प्रश्नको उत्तर दिनु होस्:      २x१०=२०
८. माटोको माया' नाटकको शीर्षकीय सार्थकता पुष्टि गर्नु होस्।  
 (नाटक खण्डबाट)
९. 'कोही किन बर्वाद होस्' नाटकमा बालमनोविज्ञानको प्रयोग कसरी गरिएको छ ? चर्चा गर्नु होस्।  
 (नाटक खण्डबाट)
१०. सप्रसङ्ग व्याख्या गर्नु होस्:  
 दुःखीको घरमा मात्र तेरो बास हुने भए  
 हैँश्वर, दया राखी मलाई अफ दुःख दे।  
 (नाटक खण्डबाट)

समूह 'घ'

- कुनै दुई प्रश्नको उत्तर दिनु होस्:      २x१०=२०
११. एकाङ्कीकार हृदयचन्द्र सिंह प्रधानका मुख्य विशेषता के के हन् ? चर्चा गर्नु होस्।  
 (एकाङ्की खण्डबाट)
१२. 'आँध्यारोमा बाँच्नेहरू' एकाङ्कीको कालू सिंह कस्तो चरित्र हो ? स्पष्ट पार्नु होस्।  
 (एकाङ्की खण्डबाट)
१३. सप्रसङ्ग व्याख्या गर्नु होस्:  
 यो शक्तिलाई मैले मानिसमा ल्याउन सकें भने, देशको त के संसारको नै सेवा गर्न सक्छु।  
 (एकाङ्की खण्डबाट)

समूह 'ड'

- कुनै एक प्रश्नको उत्तर दिनु होस्:      १x१०=१०
१४. आधुनिक नेपाली उपन्यासका प्रमुख धाराहरूको परिचय दिनु होस्।  
 (नेपाली साहित्यको इतिहास खण्डबाट)
१५. आधुनिक नेपाली निवन्धका प्रमुख प्रवृत्तिहरूको चर्चा गर्नु होस्।  
 (नेपाली साहित्यको इतिहास खण्डबाट)

## Exam Questions

### खण्ड (क) नेपाली कविता

(सबै प्रश्नहरूको अङ्कमार १० रहेको छ ।)

१. आधुनिक नेपाली कविताको परिष्कारवादी धाराका प्रमुख विशेषताहरू केलाउनु होस् । [प्र.नं. २, २०७२]
२. 'छोरीलाई मानचित्र पढाउँदा' शीर्षक कवितामा कविले के कस्तो भावना व्यक्त गरेका छन् ? स्पष्ट पार्नु होस् । [प्र.नं. २, २०७२]
३. 'साहित्यसुधा' कवितामा कविले साहित्य सम्बन्धी के कस्तो दृष्टिकोण प्रस्तुत गरेका छन् ? लेख्नु होस् । [प्र.नं. ३, २०७२]
४. सप्रसङ्ग व्याख्या गर्नु होस् :  
तर त्यो तिमी नै हौला भन्ने  
मेरो यौवनभरिको सपना थियो । [प्र.नं. ४, २०७२]
५. आधुनिक नेपाली कविताको स्वच्छन्दतावादी धाराका मुख्य विशेषताहरू केलाउनु होस् । [प्र.नं. १, २०७१]
६. 'छोरीलाई मानचित्र पढाउँदा' कविताको मुख्य भाव के हो ? चर्चा गर्नु होस् । (प्र.नं. २, २०७१)
७. 'नवयुवक' कवितामा राष्ट्रनिर्माणका लागि युवाहरूलाई के कस्तो आट्वान गरिएको छ ? चर्चा गर्नु होस् । (प्र.नं. ३, २०७१)
८. सप्रसङ्ग व्याख्या गर्नु होस् :  
जिउदै मन्याको भनि नाम् छ कस्तो ?  
उच्चम् विना वितछ काल जस्तो । (प्र.नं. ४, २०७१)
९. आधुनिक नेपाली कविताको प्रयोगवादी धाराका प्रवृत्तिहरूको चर्चा गर्नु होस् । (प्र.नं. १, पूरक २०७०)
१०. 'भिखारी' कविता मार्फत कविले के-कस्तो मानवतावादी विचार प्रस्तुत गरेका छन् ? स्पष्ट पार्नु होस् । (प्र.नं. २, पूरक २०७०)
११. 'सिपाही' कविताको मूल भाव के हो ? प्रकाश पार्नु होस् । (प्र.नं. ३, पूरक २०७०)
१२. सप्रसङ्ग व्याख्या गर्नु होस् ।  
छिः यो बेला नवस धरमा निस्क आलस्य फाली  
हे तन्नेरी उठ न पृथिवी तिन वित्ता उचालि । (प्र.नं. ४, पूरक २०७०)
१३. आधुनिक नेपाली कविताको स्वच्छन्दतावादी धाराका प्रमुख प्रवृत्तिहरू केलाउनु होस् । (प्र.नं. १, २०७०)
१४. 'प्रश्नोत्तर' कविताले के कस्तो सन्देश दिन खोजेको छ ? स्पष्ट पार्नु होस् । (प्र.नं. २, २०७०)
१५. कवि लेखनाथ पौड्यालको कवित्यको परिचय दिनु होस् । (प्र.नं. ३, २०७०)
१६. सप्रसङ्ग व्याख्या गर्नु होस् :  
जन्मभूमिको स्वतन्त्रता  
जिउभन्दा प्यारो लाग्छ,  
प्रभुता र सार्वभौमिकता  
प्राणभन्दा प्यारो लाग्छ ।
१७. आधुनिक नेपाली कविताको स्वच्छन्दतावादी धाराका प्रवृत्तिहरू के-के हुन् ? चर्चा गर्नु होस् । (प्र.नं. १, पूरक २०६९)
१८. धरणीधर कोइरालाले 'साहित्य सुधा' कवितामार्फत साहित्यसम्बन्धी के कस्तो दृष्टिकोण प्रस्तुत गरेका छन् ? स्पष्ट पार्नु होस् । (प्र.नं. २, पूरक २०६९)
१९. 'यो जिन्दगी थै के जिन्दगी' कविताको मुख्य अभिप्राय के हो ? प्रकाश पार्नु होस् । (प्र.नं. ३, पूरक २०६९)
२०. सप्रसङ्ग व्याख्या गर्नु होस् :  
तिम्बा लामा सबल भुज छन् शैल बोकलान् समान ।  
द्याती तिम्बो दृढतर छ त्यो बज्र रोक्ला समान ॥  
तिम्बै कन्धाउपर युगको भार राखी दिउँ किन ।  
मागी तिम्बै हृदय म पनि बैसमा फकिञ्चै किन ॥

२१. आधुनिक नेपाली कविताको स्वच्छन्दतावादी धाराको मुख्य समयावधिको उल्लेख गर्दै यस धाराका मुख्य विशेषताहरू लेखनुहोस् । (प्र.नं. १, २०६९)
२२. 'साहित्य सुधा' कवितामा कविले साहित्यबारे कस्तो धारणा व्यक्त गरेका छन् ? स्पष्ट पार्नुहोस् । (प्र.नं. २, २०६९)
२३. 'यो जिन्दगी खै के जिन्दगी' कवितामा जीवनबारे कस्तो दृष्टिकोण व्यक्त भएको छ ? विवेचना गर्नुहोस् । (प्र.नं. ३, २०६९)
२४. सप्रसङ्ग व्याख्या गर्नुहोस् :  
 डौडा काँडा बन चहुरमा धाम लागीरहेछ  
 लाखौं लाखौं सुख र दुखमा लोक लागीरहेछ  
 छः यो बेला नवस घरमा निस्क आलस्य फाली  
 हे तन्नेरी ! उठन पृथिवी तीन वित्ता उचाली
२५. आधुनिक नेपाली कविताको परिष्कारवादी धाराका प्रमुख प्रतिभा र यस धाराका मुख्य विशेषताहरू केलाउनुहोस् । (प्र.नं. १, २०६९)
२६. 'भिखारी' कविताले भिखारीका बारेमा के कस्तो दृष्टिकोण प्रस्तुत गरेको छ ? स्पष्ट पार्नुहोस् । (प्र.नं. २, २०६९)
२७. 'सिपाही' कवितामार्फत कविले के कस्ता भावना व्यक्त गरेका छन् ? चर्चा गर्नुहोस् । (प्र.नं. ३, २०६९)
२८. सप्रसङ्ग व्याख्या गर्नुहोस् :  
 मान्द्योजो जिन्दगी धेरै हिसम्म घोडाकै नियति रहेछ र ढलिकदो उमेरसँगसँगै हरेक मान्द्ये आफ्नो लागि कम र अरुहरूकै लागि ज्यादा बाँच्ने गर्दै रहेछ । (प्र.नं. ४, २०६९)
२९. कवितालाई अन्य विधाबाट छुट्टाउने मुख्य तत्त्वको पहिचान गर्दै कविताको परिचय दिनुहोस् । (प्र.नं. १, २०६९)
३०. "भिखारी" कविताका आधारमा लघ्मीप्रसाद देवकोटाका प्रवृत्तिहरू लेखनुहोस् । (प्र.नं. २, २०६९)
३१. नारी जीवनका विविध अवस्थालाई "मैनवतीको शिखा" कविताले कसरी प्रस्तुत गरेको छ ? (प्र.नं. ३, २०६९)
३२. सप्रसङ्ग व्याख्या गर्नुहोस् :  
 परेवालाई गन्जकमा बन्द गरेकै  
 मानिस छन् बन्दी, यस खोरमा । (प्र.नं. ४, २०६९)
३३. दुर्जना विहान्ले दिएका कविताका परिभाषाहरू लेखी तिनका आधारमा कवितालाई चिनाउनुहोस् । (प्र.नं. १, २०६९)
३४. विजय मलले 'छोरीलाई मानचिन्त पढाउंदा' कवितामा कस्तो संसारमो कल्पना गरेका छन् ? स्पष्ट पार्नुहोस् । (प्र.नं. २, २०६९)
३५. 'हट घोडा हट' कवितामा जीवनको अर्थ कसरी लगाइएको छ ? समीक्षा गर्नुहोस् । (प्र.नं. ३, २०६९)
३६. सप्रसङ्ग व्याख्या गर्नुहोस् :  
 ती अविरल परिथर्मी पतकर  
 द्रुतगामी निर्झर तुल्य चपल  
 बहौदै बन-बनमा चारैतर  
 खोज्दा हुन् मेरो पदको पथ (प्र.नं. ४, २०६९)
३७. कविताका तत्त्वहरूको परिचय दिनुहोस् । (प्र.नं. १, २०६९)
३८. कवि बालकृष्ण समको ईश्वर र स्वर्गसम्बन्धी कस्तो दृष्टिकोण रहेको छ ? 'म पनि द्यौता मान्दू' कविताका आधारमा प्रस्तुत पार्नुहोस् । (प्र.नं. २, २०६९)
३९. 'मैनवतीको शिखा' कवितामा नारीजीवनका विविध अवस्थालाई कविले कसरी प्रस्तुत गरेका छन् ? चर्चा गर्नुहोस् । (प्र.नं. ३, २०६९)
४०. सप्रसङ्ग व्याख्या गर्नुहोस् :  
 बन्दुकका नालमा टाउको राखेर निदाउनुपर्छ यहाँ ।  
 खुकुरीका धारमा पाइला टेकेर जिउनुपर्छ यहाँ ॥ (प्र.नं. ४, २०६९)
४१. आधुनिक नेपाली कविताको परिष्कारवादी धाराका मुख्य विशेषताहरूको चर्चा गर्नुहोस् । (प्र.नं. १, २०६४)
४२. 'भिखारी' कविताको मुख्य भाव के हो ? स्पष्ट पार्नुहोस् । (प्र.नं. २, २०६४)

४३. कवि भूपि शेरचनका प्रमुख विशेषताहरू केके हुन् ? प्रकाश पार्नुहोस्। (प्र.नं. ३, २०६४)
४४. सप्रसङ्ग व्याख्या गर्नुहोस् : मान्द्येको जिन्दगी धेरै हदसम्म घोडाकै नियति रहेछ र ढिन्कैदो उमेरसंगसंगै हरेक मान्दे आफ्नो लागि कम र अरुहरूकै लागि ज्यादा बाँच्ने गर्दै रहेछ। (प्र.नं. ४, २०६४)
४५. आधुनिक नेपाली कविताको स्वच्छन्दतावादी धाराका प्रमुख प्रवृत्तिहरू केके हुन् ? चर्चा गर्नुहोस्। (प्र.नं. १, २०६३)
४६. 'साहित्यसुआ' कवितामा कविले साहित्यका बारेमा केकस्ता धारणा प्रकट गरेका छन् ? स्पष्ट पार्नुहोस्। (प्र.नं. २, २०६३)
४७. 'यो जिन्दगी खै के जिन्दगी ?' कवितामा कविले जिन्दगीलाई कसरी हेरेका छन् ? प्रकाश पार्नुहोस्। (प्र.नं. ३, २०६३)
४८. सप्रसङ्ग व्याख्या गर्नुहोस्। तिमै कथाउपर युगको भार राखीदिँजु कि ! (प्र.नं. ४, २०६३)
४९. मार्गी तिमै हृदय म पनी बैसमा परिक्रम्यौं कि ! आधुनिक नेपाली कविताको परिष्कारवादी धाराका प्रवृत्तिहरू केके हुन् ? चर्चा गर्नुहोस्। (प्र.नं. १, २०६२)
५०. 'म पनि द्यौता मान्द्यु कवितामा' कविले द्यौताको रूपलाई कसरी प्रस्तुत गरेका छन् ? प्रकाश पार्नुहोस्। (प्र.नं. २, २०६२)
५१. 'छोरीलाई मानचित्र पढाउँदा' शीर्षकको कवितामार्फत कविले के सन्देश दिन खोजेका छन् ? चर्चा गर्नुहोस्। (प्र.नं. ३, २०६२)
५२. सप्रसङ्ग व्याख्या गर्नुहोस् : धाम उज्जालो आँगनमा यो, एक अँड्यारो अबलोकन ! गुलाबहरूको हाँसी बीच यो, एक उन्डूको रोदन। (प्र.नं. ४, २०६२)
५३. आधुनिक नेपाली कविताको प्रयोगवादी धाराका प्रमुख प्रवृत्तिहरू केके हुन् ? चर्चा गर्नुहोस्। (प्र.नं. १, २०६१)
५४. 'प्रश्नोत्तर' कविताको मूल्य सन्देश के हो ? प्रकाश पार्नुहोस्। (प्र.नं. २, २०६१)
५५. 'मैनबत्तीको शिखा' कवितामा नारीका कुनकुन अवस्थाको विवरण गरिएको छ ? विवेचना गर्नुहोस्। (प्र.नं. ३, २०६१)
५६. सप्रसङ्ग व्याख्या गर्नुहोस् : झगरा तकरा छिनाउँछ यो सब नीच र कैच भुलाउँछ यो अति उत्तम ज्ञान दिलाउँछ यो मणितुल्य छ यो नलिने पशु हो (प्र.नं. ४, २०६१)
५७. कविताको परिभाषा दिई कुनै दुई तत्त्वको चिनारी गराउनुहोस्। (प्र.नं. १, २०६०)
५८. 'छोरीलाई मानचित्र पढाउँदा' कविताको मूलभाव स्पष्ट पार्नुहोस्। (प्र.नं. २, २०६०)
५९. 'प्रश्नोत्तर' कविताको मूल मर्माणाथि प्रकाश पार्नुहोस्। (प्र.नं. ३, २०६०)
६०. सप्रसङ्ग व्याख्या गर्नुहोस् : भाग्यको लहरमा लहरी लहरी पुर्णे म यस मरुस्थलमा कसरी तर खेद दैन तिमै आकृति लेखिएको छ यो हृदय भरि (प्र.नं. ४, २०६०)
६१. आधुनिक नेपाली कविताको परिष्कारवादी धाराका प्रवृत्तिहरू औल्याउनुहोस्। (प्र.नं. १, २०५९)
६२. 'म पनि द्यौता मान्द्यु' कवितामा पाइने विचारबाटे विवेचना गर्नुहोस्। (प्र.नं. २, २०५९)
६३. 'नवयुवक' कविताका मूल आशय स्पष्ट पार्नुहोस्। (प्र.नं. ३, २०५९)
६४. सप्रसङ्ग व्याख्या गर्नुहोस् : सब कलमप नाशि सुकाउँछ यो मन मोद विनोद भराउँछ यो दुःख दुर्दूर पारि हटाउँछ यो मन फुर्नुर पारि नचाउँछ यो (प्र.नं. ४, २०५९)
६५. नेपाली कवितामा माध्यमिक तथा आधुनिक कालका प्रवृत्तिमा पाइने भिन्नता औल्याउनुहोस्। (प्र.नं. १, २०५९)

६६. 'म पनि द्यौता मान्दु' कविताको मूलभावमाथि प्रकाश पार्नुहोस् । (प्र.नं. २, २०५८)  
 ६७. कवि मोहन कोइरालाको कवित्वको परिचय दिनुहोस् । (प्र.नं. ३, २०५८)  
 ६८. सप्रसङ्ग व्याख्या गर्नुहोस् :  
 गाँस खोसिएको बास लुटिएको  
 विट्वल हतभागी जस्तो  
 कस्तो कस्तो भएछौ । (प्र.नं. ४, २०५८)  
 ६९. आधुनिक नेपाली कविताको प्रयोगवादी धाराका प्रवृत्तिहरू औल्याउनुहोस् । (प्र.नं. १, २०५७)  
 ७०. 'ओखलदुडा' कवितामा पाइने प्रकृतिचित्रणको विश्लेषण गर्नुहोस् । (प्र.नं. २, २०५७)  
 ७१. 'छोरीलाई मानचित्र पढाउँदा' कविताको मूलभाव स्पष्ट पार्नुहोस् । (प्र.नं. ३, २०५७)  
 ७२. सप्रसङ्ग व्याख्या गर्नुहोस् :  
 बन्दुकको नालमा टाउको राखेर निदाउनपर्छ यहाँ  
 खुकुरीको धारमा पाइला टेकेर जिउनुपर्छ यहाँ (प्र.नं. ४, २०५७)

### खण्ड (ख) गोपाली खण्डकाव्य

१. 'राष्ट्रनिर्माता' खण्डकाव्यमा देशप्रेम सम्बन्धी के कस्ता विचार व्यक्त भएका छन् ? चर्चा गर्नु होस् । [प्र.नं. ५, २०७२]  
 २. 'आर्दु' खण्डकाव्यको शीर्षकीय सार्थकता कसरी सिद्ध गर्न सकिन्दै ? [प्र.नं. ६, २०७२]  
 ३. सप्रसङ्ग व्याख्या गर्नु होस् :  
 हातका मैला सुनका थैला के गर्नु धनले  
 साग र सिस्तु खाएको बेस आनन्दी मनले । [प्र.नं. ७, २०७२]  
 ४. 'आसु' खण्डकाव्यका मुख्यमुख्य विशेषता के-के हुन् ? (प्र.नं. ५, २०७१)  
 ५. 'राष्ट्रनिर्माता' खण्डकाव्यका आधारमा पृथ्वीनारायण शाह र दलमर्जन शाहका चरित्रिक विशेषताहरू केलाउनु होस् । (प्र.नं. ६, २०७१)  
 ६. सप्रसङ्ग व्याख्या गर्नु होस् :  
 मानिस ठुलो दिलले हुन्छ जातले हुदैन । (प्र.नं. ७, २०७१)  
 ७. 'मुनामदन' खण्डकाव्यमा धन र मनका विचको के-कस्तो द्वन्द्व प्रस्तुत गरिएको छ ? स्पष्ट पार्नु होस् । (प्र.नं. ५, पूरक २०७०)  
 ८. 'राष्ट्रनिर्माता' खण्डकाव्यमा अभिव्यक्त राष्ट्रवादी भावनाको चर्चा गर्नु होस् । (प्र.नं. ६, पूरक २०७०)  
 ९. सप्रसङ्ग व्याख्या गर्नु होस् । (प्र.नं. ७, पूरक २०७०)  
 पृथ्वीका सन्ताति सबै हुन्  
 हक बराबर बाँडनुपछ  
 हक हडप्ने रीते कस्तो  
 लुट हो यो हटनुपर्छ !  
 १०. 'आसु' खण्डकाव्यमा अभिव्यक्त जीवनदृष्टिवारे स्पष्ट पार्नु होस् । (प्र.नं. ५, २०७०)  
 ११. लक्ष्मीप्रसाद देवकोटाका खण्डकाव्यगत प्रवृत्तिहरूको चर्चा गर्नु होस् । (प्र.नं. ६, २०७०)  
 १२. सप्रसङ्ग व्याख्या गर्नु होस् :  
 पारिन्छ सत्ता जब खण्डखण्ड  
 रहन्छ के राष्ट्र त्यहाँ अखण्ड  
 थुतिन्छ पत्ता जब खातबाट  
 सिद्धिन्छ शोभा अनि फूलबाट  
 १३. 'मुनामदन' खण्डकाव्यमा मन र धनसम्बन्धी दृष्टिकोणहरू कसरी प्रस्तुत गरिएका छन् ? स्पष्ट पार्नु होस् । (प्र.नं. ५, पूरक २०६९)  
 १४. 'आसु' खण्डकाव्यको शीर्षकविधान सार्थक छ या निरर्थक ? खण्डकाव्यका आधारमा चर्चा गर्नु होस् । (प्र.नं. ६, पूरक २०६९)  
 १५. सप्रसङ्ग व्याख्या गर्नु होस् :  
 विच्छिन्न विच्छिन्न हुने प्रवृत्ति ।  
 सहन भाइ म त एक रत्ती ॥  
 विशाल नेपाल म रच्छु रच्छु ।  
 कहाँ छ मृत्युञ्जयलाई मृत्यु ॥

१६. 'आँसु' खण्डकाव्यले के कस्तो विषयवस्तुलाई प्रस्तुत गरेको छ, सप्ट पार्नुहोस् । (प्र.नं. ५, २०६९)  
 १७. धन र मनको द्वन्द्वलाई 'मुनामदन' मा कसरी प्रस्तुत गरिएको छ, विवेचना गर्नुहोस् । (प्र.नं. ६, २०६९)
१८. सप्रसङ्ग व्याख्या गर्नुहोस् :  
 आएर कैन्यै अतु सिद्धिदैन  
 लाएर माया मुटु रितिदैन  
 स्वीकार मात्रै गर एक बार  
 संसार तिमै अनि बार बार
१९. 'आँसु' खण्डकाव्यको शीर्षकीय सार्थकतालाई कसरी पुष्ट गर्न सकिन्छ ? चर्चा गर्नुहोस् । (प्र.नं. ५, २०६९)
२०. धनका बारेमा मुना र मदनका दृष्टिकोणमा के कस्तो भिन्नता पाइन्छ ? 'मुनामदन'  
 खण्डकाव्यका आधारमा स्पष्ट पार्नुहोस् । (प्र.नं. ६, २०६९)
२१. सप्रसङ्ग व्याख्या गर्नुहोस् :  
 काटेर डाली रुखबाट भाइ  
 के नीउ रच्छौं, कुन गीत गाई  
 मुनामदन खण्डकाव्यको मल विचार के हो ? (प्र.नं. ५, २०६९)
२२. खण्डकाव्यकार माधव घिमिरेका प्रमुख प्रवृत्ति ठम्हाउनुहोस् । (प्र.नं. ६, २०६९)
२३. 'आँसु' खण्डकाव्यमा अभिव्यक्त जीवन दृष्टिबारे आफ्नो विचार प्रस्तुत गर्नुहोस् । (प्र.नं. ७, २०६९)
२४. 'मुनामदन' खण्डकाव्यमा भोटेको चरित्र के-कस्तो छ ? सप्ट पार्नुहोस् । (प्र.नं. ५, २०६९)
२५. 'राष्ट्रनिर्माता' खण्डकाव्यमा माधव घिमिरेले राष्ट्रसम्बन्धी कस्तो विचार प्रस्तुत गरेका  
 छन् ? समीक्षा गर्नुहोस् । (प्र.नं. ६, २०६९)
२६. आँसु र क्रान्तिका बीचको सम्बन्ध 'आँसु' खण्डकाव्यका आधारमा देखाउनुहोस् । (प्र.नं. ७, २०६९)
२७. लक्ष्मीप्रसाद देवकोटाका खण्डकाव्यका प्रवृत्तिहरूको चर्चा गर्नुहोस् । (प्र.नं. ५, २०६५)
२८. 'राष्ट्रनिर्माता' खण्डकाव्यमा राष्ट्रिय अखण्डताका बारेमा के-कस्तो दृष्टिकोण प्रस्तुत भएको  
 छ ? समीक्षा गर्नुहोस् । (प्र.नं. ६, २०६५)
२९. 'आँसु' खण्डकाव्यमा किंवि सिद्धिचरण श्रेष्ठले कस्तो जीवनदृष्टि प्रस्तुत गरेका छन् ? स्पष्ट  
 पार्नुहोस् । (प्र.नं. ७, २०६५)
३०. माधवप्रसाद घिमिरेका खण्डकाव्यगत प्रवृत्तिहरूको चर्चा गर्नुहोस् । (प्र.नं. ५, २०६४)
३१. सिद्धिचरण श्रेष्ठले 'आँसु' खण्डकाव्यमाफ्त के-कस्तो सन्देश दिएका छन् ? स्पष्ट गर्नुहोस् । (प्र.नं. ६, २०६४)
३२. सप्रसङ्ग व्याख्या गर्नुहोस् :  
 खानु र पिउनु जीवन भए जिउनु हरे ! के ?  
 पछिको आशा नभए कै ! मानिस हरे ! के ? (प्र.नं. ७, २०६४)
३३. लक्ष्मीप्रसाद देवकोटाले धनका बारेमा के-कस्ता विचार व्यक्त गरेका छन् ?  
 'मुनामदन' खण्डकाव्यका आधारमा स्पष्ट पार्नुहोस् । (प्र.नं. ५, २०६३)
३४. किंवि माधवप्रसाद घिमिरेका खण्डकाव्यगत विशेषताहरूको चर्चा गर्नुहोस् । (प्र.नं. ६, २०६३)
३५. सप्रसङ्ग व्याख्या गर्नुहोस् :  
 शान्ति आऊ, शान्ति आऊ  
 कान्ति विप्लव फूल आऊ  
 फारी कालो यो अद्यारो  
 ए उज्जालो ज्योति आऊ ! (प्र.नं. ७, २०६३)
३६. 'राष्ट्रनिर्माता' खण्डकाव्यले प्रस्तुत गरेका राष्ट्रिय चिन्तनका पक्षहरू के-के हन् ? चर्चा  
 गर्नुहोस् । (प्र.नं. ५, २०६२)
३७. खण्डकाव्यकार सिद्धिचरण श्रेष्ठका खण्डकाव्यगत विशेषताको चर्चा गर्दै 'आँसु' खण्डकाव्यका  
 विशेषताको वर्णन गर्नुहोस् । (प्र.नं. ६, २०६२)
३८. सप्रसङ्ग व्याख्या गर्नुहोस् :  
 मानिसको हात निर्मल पानी हिलोले भर्दिन्छ  
 मानिसलाई बाटामा काँडा मानिस छर्दिन्छ । (प्र.नं. ७, २०६२)

४०. 'मुनामदन' खण्डकाव्यमा व्यक्त देवकीटाका काव्यगत विशेषता के-के हन् ? चर्चा गर्नुहोस् । [प्र.नं. ५, २०६१]
४१. 'आँसु' खण्डकाव्यमा कसरी मानवतावादी भाव व्यक्त गरिएको छ ? प्रकाश पार्नुहोस् । [प्र.नं. ६, २०६१]
४२. सप्रसङ्ग व्याख्या गर्नुहोस् :
- पारिन्द्र सत्ता जब खण्डखण्ड  
रहन्दू के राष्ट्र त्यहाँ अखण्ड  
थुतिन्द्र पत्ता जब खातबाट  
सिद्धिन्द्र शोभा अनि फूलबाट [प्र.नं. ७, २०६०]
४३. 'मानिस ठूलो दिलो हुन्छ, जातले हुइन' भन्ने उर्तिको 'मुनामदन' खण्डकाव्यका आधारमा पुष्टि गर्नुहोस् । [प्र.नं. ५, २०६०]
४४. 'राष्ट्रिनिर्माता' खण्डकाव्यको विषयवस्तुको समीक्षा गर्नुहोस् । [प्र.नं. ६, २०६०]
४५. सप्रसङ्ग व्याख्या गर्नुहोस् :
- ैन अर्को क्यै उपाय  
यो बदलै पर्द्द-पर्द्द  
मतिकसकेको यो व्यवस्था  
अब उखेली फालनुपर्द्द । [प्र.नं. ७, २०६०]
४६. 'आँसु' लघुकाव्यमा व्यक्त गरिएको मानवतावादी भावनाको चर्चा गर्नुहोस् । [प्र.नं. १, २०५९]
४७. 'राष्ट्रिनिर्माता' खण्डकाव्यका आधारमा दर्शनदन शाहको चरित्रचित्रण गर्नुहोस् । [प्र.नं. २, २०५९]
४८. सप्रसङ्ग व्याख्या गर्नुहोस् :
- है पैसा ! तैले पासोमा पाञ्चसू सिंहफै हृदय !  
सोकाको सराप असलको विलाप दुष्टको अभ्य [प्र.नं. ३, २०५९]
४९. 'राष्ट्रिनिर्माता' खण्डकाव्यमा प्रायुक्त धिमिरेका काव्यगत विशेषतामात्रि प्रकाश पार्नुहोस् । [प्र.नं. ५, २०५९]
५०. 'आँसु' खण्डकाव्यमा पाइने विशेषताको विवेचना गर्नुहोस् । [प्र.नं. ६, २०५९]
५१. सप्रसङ्ग व्याख्या गर्नुहोस् :
- खानु र पितुनु जीवन भए जिउन हरे के ?  
पछिको आशा नभए कठै त मानेस हरे के ? [प्र.नं. ७, २०५९]
५२. 'मुनामदन' खण्डकाव्यको भोटेले व्यक्त गरेका विचारहरूको विश्लेषण गर्नुहोस् । [प्र.नं. १, २०५७]
५३. 'राष्ट्रिनिर्माता' खण्डकाव्यमा व्यक्त गरिएको राष्ट्रवादी विचारधारावारे उल्लेख गर्नुहोस् । [प्र.नं. २, २०५७]
५४. सप्रसङ्ग व्याख्या गर्नुहोस् :
- शुष्क मरुमा हुन्न विल्वा  
पानी नमै जिमी पटिन्न  
आँसुको नलिङ्ग रसान  
सृष्टिको गुड्दैन पाद्या [प्र.नं. ३, २०५७]

### खण्ड (ग) ग्रेपाली नाटक

१. 'कोही किन बर्बाद होस्' नाटकमा बालमनोविज्ञानको चित्रण कसरी गरिएको छ ? चर्चा गर्नु होस् । [प्र.नं. ८, २०७१]
२. 'माटोको माया' नाटकमा देशप्रेमको के कर्तो भावना प्रकट भएको छ ? स्पष्ट पार्नु होस् । [प्र.नं. ९, २०७१]
३. सप्रसङ्ग व्याख्या गर्नु होस् :
- यो तिस्रो भित्रको छाती चिरी हेच्यौ भने यहाँ  
नेपाल मात्र रास्तो छ, नेपालै छ रमाइलो । [प्र.नं. १०, २०७१]
४. 'माटोको माया' नाटकको शीर्षकीय सार्थकता पुष्टि गर्नु होस् । [प्र.नं. ८, २०७१]
५. 'कोही किन बर्बाद होस्' नाटकमा बालमनोविज्ञानको प्रयोग कसरी गरिएको छ ? चर्चा गर्नु होस् । [प्र.नं. ९, २०७१]
६. सप्रसङ्ग व्याख्या गर्नु होस् :
- दुखीको घरमा मात्र तेरो बास हुने भए  
हे ईश्वर, दया राखी भलाई अझ दुख दे । [प्र.नं. १०, २०७१]

७. नाटकका आधारभूत तत्त्वहरू के के हुन् ? परिचय दिनु होस्। (प्र.नं. ८, पूरक २०७०)
८. "कोही किन बरबाद होस्" नाटकमा बाल मनोविज्ञानको के-कस्तो रूपमा प्रस्तुत भएको छ ? (प्र.नं. ९, पूरक २०७०)
९. सप्रसङ्ग व्याख्या गर्नु होस् : देशभक्ति त मदेन चुत्वै देश भए पनि । (प्र.नं. ८, पूरक २०७०)
१०. नाटकका आधारभूत तत्त्वहरू के के हुन् ? चर्चा गर्नु होस्। (प्र.नं. ८, २०७०)
११. "मुकुन्द-इन्दिरा" नाटकमा देशभक्तिको भावनालाई कसरी व्यक्त गरिएको छ ? सप्ट पार्नु होस्। (प्र.नं. ९, २०७०)
१२. सप्रसङ्ग व्याख्या गर्नु होस् : आमाको नेह, भमता, निस्वार्थ सेवा भएन भने छोराछोरीको मानसिक अवस्था गडबडिन जाँदो रहन्छ । (प्र.नं. १०, २०७०)
१३. आधुनिक नेपाली नाटकको विकासमा के कस्तो मोडहरू देखापरेका छन् ? सप्ट पार्नु होस्। (प्र.नं. ८, पूरक २०६९)
१४. नाटककार विजय मल्लका प्रमुख विशेषता के-के हुन् ? प्रकाश पार्नु होस्। (प्र.नं. ९, पूरक २०६९)
१५. सप्रसङ्ग व्याख्या गर्नु होस् : आछायाई प्रेमको तना टम्म नेपालमा कसी । सेवाको पोङी खेलौला परीनामा दुवै बसी ॥
१६. 'माटोको माया' नाटकले के सदैश दिएको छ, नाटकका आधारमा सप्ट पार्नु होस्। (प्र.नं. ८, २०६९)
१७. 'मुकुन्द-इन्दिरा' नाटकका आधारमा इन्दिराको चरित्र चित्रण गर्नु होस्। (प्र.नं. ९, २०६९)
१८. सप्रसङ्ग व्याख्या गर्नु होस् : सोच्नोस्, तपाईंले एकचोटि आमा भइदिदाखेरी एउटा बच्चा सर्वनाशबाट जोगिन्छ, मानिस बन्दू ! नव कुख्याको चल्ला मारेको जस्तो मानिस मानितर उसको प्रवृत्ति भयो भने ज्यानभारा, अपराधी हन्दू ।
१९. 'माटोको माया' नाटकमार्फत भीमनिधि तिवारीले के कस्तो सन्देश दिएका छन् ? सप्ट पार्नु होस्। (प्र.नं. ८, २०६९)
२०. ध्रुवको चरित्रनिर्माणमा सुन्दरलालले के कस्तो भूमिका खेलेको छ ? सप्ट पार्नु होस्। (प्र.नं. ९, २०६९)
२१. सप्रसङ्ग व्याख्या गर्नु होस् : यहाँ जाति नीच कर्म छन्, तिनको सतहमा डरको विपादी जलप लागेको हुन्छ, तसर्थ खराव वस्तु जित्सुकै लोआउने होस् तापनि भयलाई छोडैला भन्ने भयले म त्यसलाई हुन्न । (प्र.नं. १०, २०६९)
२२. 'माटोको माया' ऐतिहासिक नाट्यकृति हो' यस भनाइलाई पुष्टि गर्नु होस्। (प्र.नं. ८, २०६७)
२३. विद्यार्थीको चरित्र निर्माणमा 'कोही किन बरबाद होस्' नाटकले कस्तो दृष्टिकोण प्रस्तुत गरेको छ ? सप्ट पार्नु होस्। (प्र.नं. ९, २०६७)
२४. सप्रसङ्ग व्याख्या गर्नु होस् : दुःखीको घरमा मात्र तेरो बास हुने भए है ईश्वर दया राखी भलाई अफ दुःख दे । (प्र.नं. १०, २०६७)
२५. 'मुकुन्द-इन्दिरा' नाटकमा के-कस्तो भाषाशैली प्रयोग गरिएको छ ? (प्र.नं. ८, २०६६)
२६. भीमनिधि तिवारीका नाटकमा पाइने विशेषताहरू लेखनु होस्। (प्र.नं. ९, २०६६)
२७. 'कोही किन बरबाद होस्' नाटकमा ध्रुवलाई सुधार्नका लागि क-कसले योगदान पुर्याएका छन् ? (प्र.नं. १०, २०६६)
२८. 'माटोको माया' ऐतिहासिक नाट्यकृति हो भन्ने तथ्यलाई नाटकको विषयवस्तु र पात्र विद्याका आधारमा पुष्टि गर्नु होस् । (प्र.नं. ८, २०६५)
२९. 'कोही किन बरबाद होस्' नाटकले विद्यार्थीको चरित्र निर्माणमा के-कस्तो दृष्टिकोण प्रस्तुत गरेको छ ? चर्चा गर्नु होस्। (प्र.नं. ९, २०६५)
३०. सप्रसङ्ग व्याख्या गर्नु होस् : जान्ने जाँच लिने भन्ना पनि जाँच दिने भयो । आफ्नो अयोग्यता आई आफैलाई दुग्धरह्यो ॥ (प्र.नं. १०, २०६५)
३१. सप्रसङ्ग व्याख्या गर्नु होस् : हाम्रो नेपाल यो सानो ससारै हो; कि लोकको

३२. नाटकका आधारभूत तत्त्वहरू के क्या हैं? चर्चा गर्नुहोस्। (प्र.नं. ८, २०६४)
३३. ध्रुवको चरित्रनिर्माणमा सुन्दरलाल र कमलाले के-कस्तो योगदान दिएका छन्? 'कोही किन बरबाद होस्' नाटकका आधारमा स्पष्ट पार्नुहोस्। (प्र.नं. ९, २०६४)
३४. कल्पवृक्ष यहीं नै हो, यहाँ पाइन्छ जे पनि। (प्र.नं. १०, २०६४)
३५. आधुनिक नेपाली नाटकको विकासकमका विभिन्न चरणहरू देखाई तिनका प्रमुख विशेषताहरूको चर्चा गर्नुहोस्। (प्र.नं. ८, २०६३)
३६. मुकुन्दको हृदयपरिवर्तनका निमित्त भवदेवले के-कस्तो भूमिका खेलेका छन्? 'मुकुन्द-इन्दिरा' नाटकका आधारमा स्पष्ट पार्नुहोस्। (प्र.नं. ९, २०६३)
३७. सप्रसङ्ग व्याख्या गर्नुहोस्:
- हामी उसको बदमासीको भाषा बुझैनौं, अर्थ लगाउन सक्तैनौं! खालि दण्ड दिएर सपार्न चेप्टा गर्दछौं। (प्र.नं. १०, २०६३)
३८. आधुनिक नेपाली नाटकको विकासमा देखा परेका मुख्य-मर्यादा प्रवृत्तिहरूको चर्चा गर्नुहोस्। (प्र.नं. ८, २०६२)
३९. बालचरित्रको सुधारका निमित्त 'कोही किन बरबाद होस्' नाटकले अघि सारेका विशेषताहरूको वर्णन गर्नुहोस्। (प्र.नं. ९, २०६२)
४०. सप्रसङ्ग व्याख्या गर्नुहोस्:
- स्वार्थ नै धर्म हो हाम्रो मोक्षसम्म गराउने,
- स्वार्थके निमित्त होस् सेवा स्वजाति र स्वदेशको,
- स्वार्थ त्यो स्वार्थ हो शुद्ध जसमा छ यथार्थता। (प्र.नं. १०, २०६२)
४१. नाटकका तत्त्वहरूको चर्चा गर्नुहोस्। (प्र.नं. ८, २०६१)
४२. 'मुकुन्द-इन्दिरा' नाटकमा देशभक्तिको भावनालाई कसरी व्यक्त गरिएको छ? प्रकाश पार्नुहोस्। (प्र.नं. ९, २०६१)
४३. सप्रसङ्ग व्याख्या गर्नुहोस्:
- मानसिक स्थितिमा विकृति नजाई केटाकेटीमा यस्तो दूषित आचरणको विकास हुँदैन। (प्र.नं. १०, २०६१)
४४. आधुनिक नेपाली नाटकको प्रथम चरणका मुख्य विशेषताहरूको चर्चा गर्नुहोस्। (प्र.नं. ८, २०६०)
४५. भवदेवको चरित्रचित्रण गर्नुहोस्। (प्र.नं. ९, २०६०)
४६. सप्रसङ्ग व्याख्या गर्नुहोस्:
- आँखामा आएको आँसुलाई घुटुक धिएर हामी उनीहरूलाई विदा दिन्छौं। (प्र.नं. १०, २०६०)
४७. 'मुकुन्द-इन्दिरा' नाटकमा पाइने देशभक्तिको भावनामाथि प्रकाश पार्नुहोस्। (प्र.नं. १, २०५९)
४८. 'माटोको माया' नाटकमा जोड दिइएको विषयवस्तुलाई स्पष्ट पार्नुहोस्। (प्र.नं. २, २०५९)
४९. सप्रसङ्ग व्याख्या गर्नुहोस्:
- केटाकेटीले नजानीकन बोलेको बेचैनी र असन्तुष्टिको भाषा नै त्यही बदमासी हो। (प्र.नं. ३, २०५९)
५०. सप्रसङ्ग व्याख्या गर्नुहोस्:
- भोगले सुख मिल्दैन, त्यो त तृष्णा बढाउँछ। (प्र.नं. १०, २०५८)
५१. तृष्णामा दुःख उम्भन्दू, दुःखमा पाप फल्दछ। (प्र.नं. १०, २०५८)
५२. 'कोही किन बरबाद होस्' नाटकको मूल सन्देश स्पष्ट पार्नुहोस्। (प्र.नं. ९, २०५८)
५३. 'माटोको माया' नाटकका रणशारदूलको चरित्रचित्रण गर्नुहोस्। (प्र.नं. ८, २०५८)
५४. 'कोही किन बरबाद होस्' नाटककी कमलाले खेलेको भूमिकावारै चर्चा गर्नुहोस्। (प्र.नं. १, २०५७)
५५. 'माटोको माया' नाटकमा व्यक्त गरिएको चित्राको विवेचना गर्नुहोस्। (प्र.नं. २, २०५७)
५६. सप्रसङ्ग व्याख्या गर्नुहोस्:
- देशभक्ति त मर्दैन चुत्यै देश भए पनि। (प्र.नं. ३, २०५७)

### खण्ड (८) नेपाली एकाइकी

१. एकाइकीकार हृदयचन्द्र सिंह प्रधानका मुख्य विशेषता के के हुन्? चर्चा गर्नु होस्। [प्र.नं. ११, २०७२]
२. 'म कसरी हाँदू' एकाइकीको होमप्रसाद कस्तो चरित्र हो? स्पष्ट पार्नु होस्। [प्र.नं. १२, २०७२]
३. सप्रसङ्ग व्याख्या गर्नु होस्:
- यो बत्ती त ठिक त्यो मानिसको शरीर जस्तै छ, जसको शरीरका सबै अङ्ग ठीक भैकन पनि सास फैदैन, चल्दैन र काम गर्दैन। [प्र.नं. १३, २०७२]
४. एकाइकीकार हृदयचन्द्र सिंह प्रधानका मुख्य विशेषता के के हुन्? चर्चा गर्नु होस्। (प्र.नं. ११, २०७१)
५. 'अँथारोमा बाँच्नेहरू' एकाइकीको कालू सिंह कस्तो चरित्र हो? स्पष्ट पार्नु होस्। (प्र.नं. १२, २०७१)
६. सप्रसङ्ग व्याख्या गर्नु होस्:
- यो शक्तिलाई मैले मानिसमा ल्याउन सकै भने, देशको त के संसारको नै सेवा गर्न सक्छु।

७. 'खेराती मास्टर' एकाइकीमा शैक्षिक विसङ्गतिको कस्तो स्वरूप प्रस्तुत गरिएको छ ? चर्चा गर्नु होस् । (प्र.नं. ११, पूरक २०७०)
८. 'म कसरी हार्दू' एकाइकीले व्यक्त गर्न खोजेको मूल कथ्य के हो ? स्पष्ट पार्नु होस् । (प्र.नं. १२, पूरक २०७०)
९. सप्रसङ्ग व्याख्या गर्नु होस् । गरिबहरू गरिबीको अँध्यारामा जन्मन्दून, अँध्यारामा हुक्मन्दून अनि त्यसरी नै मर्दन् अँध्यारामै । (प्र.नं. १३, पूरक २०७०)
१०. एकाइकीकार फणीन्द्रराज खेतालाको विशेषता औल्याउदै 'फ्युज गएको इज्जत' एकाइकीले दिन-खोजेको सन्देशबाटे चर्चा गर्नु होस् । (प्र.नं. ११, २०७०)
११. 'अँध्यारामा बाँच्नेहरू' एकाइकीको मूल आशय के हो ? स्पष्ट पार्नु होस् । (प्र.नं. १२, २०७०)
१२. सप्रसङ्ग व्याख्या गर्नु होस् : हो, जो पौनि खोजी गर्ने मान्दै पहिले बौलाहा नै ठहरिन्दू पछि नोबेल प्राइज त्यसैले पाउँछ । (प्र.नं. १३, २०७०)
१३. हृदयचन्द्रसिंह प्रधानको 'खेराती मास्टर' एकाइकीको मुख्य सन्देश के हो ? स्पष्ट पार्नु होस् । (प्र.नं. ११, पूरक २०६९)
१४. 'फिउज गएको इज्जत' एकाइकीले के-कस्तो सामाजिक द्रुन्दलाई प्रस्तुत गरेको छ ? चर्चा गर्नु होस् । (प्र.नं. १२, पूरक २०६९)
१५. सप्रसङ्ग व्याख्या गर्नु होस् : तिमीले यस्तो कुरा गन्यो, मानौं सिद्धान्त भन्ने मानिस हो जसको रूप छ, आकार छ । (प्र.नं. १३, पूरक २०६९)
१६. हृदयचन्द्रसिंह प्रधानको 'खेराती मास्टर' मा के कस्तो शैक्षिक विकृतिको चित्रण गरिएको छ ? (प्र.नं. ११, २०६९)
१७. एकाइकीकार मनवहादुर मुख्याका मुख्य विशेषताहरू के के हुन्, स्पष्ट पार्नुहोस् । (प्र.नं. १२, २०६९)
१८. सप्रसङ्ग व्याख्या गर्नुहोस् : (प्र.नं. १३, २०६९) तिमीले यस्तो कुरा गन्यो, मानौं सिद्धान्त भन्ने मानिस हो, जसको रूप छ, आकार छ । सिद्धान्त भनेको त विचार । विचार परिस्थिति अनुसार बदलिन्दू ।
१९. एकाइकीकार गोविन्दबहादुर मल्ल 'गोठाले' का मुख्य विशेषता केको हुन् ? चर्चा गर्नुहोस् । (प्र.नं. ११, २०६८)
२०. 'अँध्यारोमा बाँच्नेहरू' एकाइकीको कालु सिंह कस्तो चरित्र हो ? स्पष्ट पार्नुहोस् । (प्र.नं. १२, २०६८)
२१. सप्रसङ्ग व्याख्या गर्नुहोस् : हुन त खाँचो भन्ने कुरो सबैको उस्तै हो । पन्था बेलामा एकले अकॉलाई महत गर्न र खाँचो टार्न अघि सर्नैपर्दै । (प्र.नं. १३, २०६८)
२२. एकाइकीका प्रमुख तत्त्वहरूको परिचय दिनुहोस् । (प्र.नं. ११, २०६७)
२३. 'अँध्यारामा बाँच्नेहरू' एकाइकीको मूल आशय केलाउनुहोस् । (प्र.नं. १२, २०६७)
२४. सप्रसङ्ग व्याख्या गर्नुहोस् : मानिसले मस्तिष्कको विकासको अनुपातमा सुँच्ने शक्ति गुमायो । म त्यही घाणाशक्ति मानिसमा फेरि ल्याउन खोजिरहेछु । यो शक्तिलाई मानिसमा ल्याउन सक्ने भने, देशको त के संसारकै सेवा गर्न सक्छु । (प्र.नं. १३, २०६७)
२५. नेपाली नाटकका क्षेत्रमा एकाइकीकार गोविन्दबहादुर मल्ल 'गोठाले' को योगदान प्रस्तु पार्नुहोस् । (प्र.नं. ११, २०६६)
२६. 'फ्युज गएको इज्जत' एकाइकीले देखाउन खोजेको मुख्य सार के हो ? (प्र.नं. १२, २०६६)
२७. सप्रसङ्ग व्याख्या गर्नुहोस् : दिनमा सुर्य उदाउँछ, राति चन्द्र, ताराहरू जगमगाउँछन्, तर अँध्यारो गल्लीका भोपडीहरू सधैनै अँध्यारा रहन्दून् । (प्र.नं. १३, २०६६)
२८. नाटक र एकाइकीमा पाइने समानता र असमानताहरू केलाउनुहोस् । (प्र.नं. ११, २०६५)
२९. 'अँध्यारामा बाँच्नेहरू' एकाइकीको मूल आशय के हो ? स्पष्ट पार्नुहोस् । (प्र.नं. १२, २०६५)
३०. सप्रसङ्ग व्याख्या गर्नुहोस् : आज घरमा बत्ती नवलरे के भो त; मनको बत्ती त फल्लमल्ल भएर बल्यो । हाम्रो मानसमा आज बलेको यो दीप भविष्यमा धेरै समयसम्म आलोकित भएर रहनेछ । (प्र.नं. १३, २०६५)

३१. 'ज्ञानप्रसाद' कस्तो प्रकारको चरित्र हो । 'म कसरी हार्दु' एकाइकीका आधारमा स्पष्ट पार्नुहोस् । (प्र.नं. ११, २०६४)
३२. 'पयुज गएको इज्जत' एकाइकीले के-कस्तो सन्देश दिएको छ ? चर्चा गर्नुहोस् । (प्र.नं. १२, २०६४)
३३. सप्रसङ्ग व्याख्या गर्नुहोस् :
- म मान्दै भएर पनि मान्दैहरूकै माफ एकलो भएको छु । (प्र.नं. १३, २०६४)
- 'खेराँती मास्टर' एकाइकीको नामकरणको सार्थकता पुष्टि गर्नुहोस् । (प्र.नं. ११, २०६३)
३५. 'अङ्ग्यारामा बाँच्नेहरू' एकाइकीको कालुसिंहमा के-कस्ता चारैत्रिक विशेषता पाइन्छन् ? चर्चा गर्नुहोस् । (प्र.नं. १२, २०६३)
३६. सप्रसङ्ग व्याख्या गर्नुहोस् :
- हामी मानसमा आज बलेको यो दीपज्योति झलमल्ल भएर भवियमा धेरै समयसम्म आलोकित भएर रहेन्दै । (प्र.नं. १३, २०६३)
३७. एकाइकीकार हृदयचन्द्रसिंह प्रधानको 'खेराँती मास्टर' एकाइकीले दिन खोजेका सन्देशहरू के-के हुन ? चर्चा गर्नुहोस् । (प्र.नं. ११, २०६२)
३८. 'म कसरी हार्दु' ? एकाइकीको विशेषतामाथि प्रकाश पार्नुहोस् । (प्र.नं. १२, २०६२)
३९. सप्रसङ्ग व्याख्या गर्नुहोस् :
- जब म जेलबाट फर्केर आएँ त्यस समय मेरो इमानदारीको हत्या भइसकेको थियो । ममा इमानदारी छाँदाउँदै पनि दुनियाँको सामु म चोर भएँ । (प्र.नं. १३, २०६२)
४०. 'म कसरी हार्दु' ? एकाइकीले व्यक्त गर्न खोजेको मूल विषय के हो ? प्रकाश पार्नुहोस् । (प्र.नं. ११, २०६१)
४१. 'पयुज गएको इज्जत' मा नेपाली समाजको कस्तो अवस्था चित्रण गरिएको छ ? विवेचना गर्नुहोस् । (प्र.नं. १२, २०६१)
४२. सप्रसङ्ग व्याख्या गर्नुहोस् :
- दुनियाँको धृणा र उपहासको बोक्क बोकेर म हिँड्न सकिन्दै । (प्र.नं. १३, २०६१)
४३. नाटक र एकाइकीमा फरक देखाउनुहोस् । (प्र.नं. ११, २०६०)
४४. 'खेराँती मास्टर' एकाइकीको खीपकको ओचत्य देखाउनुहोस् । (प्र.नं. १२, २०६०)
४५. सप्रसङ्ग व्याख्या गर्नुहोस् :
- कति पाँचत्र भावना छ तपाईंको ! धन्य मेरो रूप, धन्य मेरो जीवन ! (प्र.नं. १३, २०६०)
४६. एकाइकीका तत्त्वहरूको चर्चा गर्नुहोस् । (प्र.नं. १, २०५९)
४७. 'म कसरी हार्दु' ? एकाइकीका हाँमप्रसादको चरित्रचित्रण गर्नुहोस् । (प्र.नं. २, २०५९)
४८. सप्रसङ्ग व्याख्या गर्नुहोस् :
- सबै कुरा सधै एकैनास रहनुपर्छ भन्नै क्यै छ र ? समयअनुसार मानिसको मन र व्यवहार पनि साठिन सक्छ भन्ने थाहा छैन र तपाईंलाई ? (प्र.नं. ३, २०५९)
४९. एकाइकीकार गोविन्दवहादुर मल्लका विशेषताहरूको चर्चा गर्नुहोस् । (प्र.नं. ११, २०५८)
५०. 'खेराँती मास्टर' एकाइकीको मुख्य सन्देशमाथि प्रकाश पार्नुहोस् । (प्र.नं. १२, २०५८)
५१. सप्रसङ्ग व्याख्या गर्नुहोस् :
- उमेरले तिमीलाई प्रौढ बनाए पनि मेरो अगाडि तिमी उही बीस वर्षकी हो । (प्र.नं. १३, २०५८)
५२. एकाइकीको परिभाषा दिई पात्रको भूमिकामाथि प्रकाश पार्नुहोस् । (प्र.नं. १, २०५७)
५३. 'खेराँती मास्टर' एकाइकीबाट पाइने शिकावारे चर्चा गर्नुहोस् । (प्र.नं. २, २०५७)
५४. सप्रसङ्ग व्याख्या गर्नुहोस् :
- गरिबहरू गरिबीको अङ्ग्यारामा जन्मन्छन्, अङ्ग्यारामा हुक्न्छन्, अनि त्यस्री नै मर्ह्यन् अङ्ग्यारोमै । (प्र.नं. ३, २०५७)

### खण्ड (५) नेपाली साहित्यको इतिहास

१. नेपाली कविताको माध्यमिक कालका प्रमुख प्रवृत्तिको चर्चा गर्नुहोस् । [प्र.नं. १४, २०७२]
२. आधुनिक नेपाली कथाका प्रमुख धाराहरूको परिचय दिनु होस् । [प्र.नं. १५, २०७२]
३. आधुनिक नेपाली उपन्यासका प्रमुख धाराहरूको परिचय दिनु होस् । (प्र.नं. १४, २०७१)
४. आधुनिक नेपाली निबन्धका प्रमुख प्रवृत्तिहरूको चर्चा गर्नु होस् । (प्र.नं. १५, २०७१)
५. माध्यमिक कालीन नेपाली कविताको विकास र विस्तारमा मोतीराम भट्टले दिएको योगदानको विवेचना गर्नु होस् । (प्र.नं. १४, पूरक २०७०)
६. आधुनिक नेपाली निबन्धको विकास केकस्तो रूपमा भएको छ ? चर्चा गर्नु होस् । (प्र.नं. १५, पूरक २०७०)

५. आधुनिक नेपाली कथाको मनोवैज्ञानिक धाराका प्रमुख प्रवृत्तिहरूको उल्लेख गर्नु होस् । (प्र.नं. १४, २०७०)
६. माध्यमिककालीन नेपाली कविताका प्रमुख विशेषताहरूको चर्चा गर्नु होस् । (प्र.नं. १५, २०७०)
७. प्राथमिककालीन नेपाली कवितामा देखिएका प्रमुख धाराहरूको परिचय दिनु होस् । (प्र.नं. १४, पूरक २०६९)
८. आधुनिक नेपाली उपन्यासको यथार्थवादी धाराका प्रमुख विशेषता के-के हुन् ? स्पष्ट पार्नु होस् । (प्र. नं. १५, पूरक २०६९)
९. 'आधुनिक नेपाली कथाको यथार्थवादी धाराका प्रमुख विशेषताहरूको परिचय दिनुहोस् । (प्र.नं. १४, २०६९)
१०. नेपाली नाटकको आधुनिक काल कहिलेदेखि आरम्भ भएको हो र हालसम्म यसमा के कस्ता धाराहरू देखा परेका छन्, परिचय दिनुहोस् । (प्र.नं. १५, २०६९)
११. आधुनिक नेपाली उपन्यासका प्रमुख धाराहरूको परिचय दिनुहोस् । (प्र.नं. १४, २०६९)
१२. आधुनिक नेपाली निबन्धको परम्परा कहिलेदेखि प्रारम्भ भएको हो र यसको विकासमा महत्वपूर्ण योगदान दिने प्रमुख निबन्धकारहरू को को हुन् ? चर्चा गर्नुहोस् । (प्र.नं. १५, २०६९)
१३. माध्यमिककालीन नेपाली कविताका प्रमुख विशेषताहरूको चर्चा गर्नुहोस् । (प्र.नं. १४, २०६७)
१४. आधुनिक नेपाली कथाको प्रयोगवादी धाराको परिचय दिई प्रमुख प्रवृत्ति लेख्नुहोस् । (प्र.नं. १५, २०६७)
१५. प्राथमिक कालीन नेपाली कवितामा के-कस्ता उपलब्ध देखिएका छन् ? प्रष्ट पार्नुहोस् । (प्र.नं. १४, २०६६)
१६. आधुनिक नेपाली सभालोचना के-कस्तो अवस्थामा छ ? चर्चा गर्नुहोस् । (प्र.नं. १५, २०६६)
१७. माध्यमिक कालीन नेपाली कविताका प्रमुख विशेषताहरूको चर्चा गर्नुहोस् । (प्र.नं. १४, २०६५)
१८. आधुनिक नेपाली कथाको यथार्थवादी धाराको परिचय दिई यसका मूल प्रवृत्तिहरूको समेत चर्चा गर्नुहोस् । (प्र.नं. १५, २०६५)
१९. प्राथमिक कालीन नेपाली कविताका विभिन्न धाराका प्रमुख प्रवृत्तिहरूको चर्चा गर्नुहोस् । (प्र.नं. १४, २०६४)
२०. आधुनिक नेपाली सभालोचना के-कस्तो अवस्थामा छ ? चर्चा गर्नुहोस् । (प्र.नं. १५, २०६४)
२१. आधुनिक नेपाली कविताका प्रथम चरणका मुख्य-मुख्य विशेषताहरूको वर्णन गर्नुहोस् । (प्र.नं. १५, २०६४)
२२. नेपाली साहित्यमा माध्यमिक काल को थालनी गर्नमा मोतीराम भट्टले खेलेको भूमिकाको वर्णन गर्नुहोस् । (प्र.नं. १५, २०६३)
२३. आधुनिक नेपाली कथाका प्रारम्भिक प्रहरमा देखा परेका मुख्य-मुख्य प्रवृत्तिहरूको उल्लेख गर्नुहोस् । (प्र.नं. १५, २०६३)
२४. माध्यमिक कालीन नेपाली कविताको शृङ्खलारिक धाराका प्रमुख कविहरूका विशेषताबारे वर्णन गर्नुहोस् । (प्र.नं. १५, २०६२)
२५. आधुनिक नेपाली कथाको मनोवैज्ञानिक धाराका प्रमुख विशेषताहरूको वर्णन गर्नुहोस् । (प्र.नं. १५, २०६२)
२६. आधुनिक नेपाली कथामा आदर्शन्मुख यथार्थवादी धाराका प्रमुख प्रवृत्ति उल्लेख गर्नुहोस् । (प्र.नं. १५, २०६२)
२७. प्राथमिक कालीन नेपाली कविताका रामरस्ति धाराका विशेषताहरू लेख्नुहोस् । (प्र.नं. १५, २०६१)
२८. नेपाली साहित्यको प्राथमिक कालको चिनारी गराउनुहोस् । (प्र.नं. १५, २०६०)
२९. आधुनिक नेपाली कविताको स्वच्छन्तवादी धाराका मुख्य-मुख्य प्रवृत्तिहरूको चर्चा गर्नुहोस् । (प्र.नं. १५, २०६०)
३०. आधुनिक नेपाली कविताको विषयवस्तुमाथि प्रकाश पार्नुहोस् । (प्र.नं. १५, २०६०)
३१. आधुनिक नेपाली कथाको यथार्थवादी युगका प्रवृत्तिहरूको चर्चा गर्नुहोस् । (प्र.नं. २, २०५९)
३२. माध्यमिक कालीन नेपाली आच्छानका प्रमुख विशेषताहरूको चर्चा गर्नुहोस् । (प्र.नं. १५, २०५९)
३३. प्राचीन नेपाली कविताका प्रमुख विशेषताको परिचय दिनुहोस् । (प्र.नं. १५, २०५८)
३४. वीरधाराका कविताहरूका मुख्य-मुख्य विशेषताको निकाल गर्नुहोस् । (प्र.नं. १, २०५७)
३५. आधुनिक नेपाली आख्यान-परम्पराका प्रमुख धाराबारे चर्चा गर्नुहोस् । (प्र.नं. २, २०५७)